

आर्थिक विधेयक, २०८२ ले
मू.अ.कर ऐन, २०५२ मा गरेको संशोधन

क्र.सं.	ऐनको दफा/उपदफा	साविक व्यवस्था	संशोधित व्यवस्था
१	दफा २ को खण्ड (ट२)	"विद्युतीय सेवा" भन्नाले उपभोक्तालाई सेवा प्रदान गर्नका लागि सूचना प्रविधि अत्यावश्यक पर्ने र न्यूनतम मानवीय हस्तक्षेपमा स्वचालित रूपमा इन्टरनेट मार्फत प्रदान हुने देहाय बमोजिमका सेवालाई सम्झनु पर्छ:- (क) विज्ञापन सेवा, (ख) चलचित्र, टेलिभिजन, सङ्गीत, ओभर द टप (ओ.टि.टि.) र सदस्यतामा आधारित यस्तै अन्य सेवा, (ग) तथ्याङ्क सङ्ग्रह सम्बन्धी सेवा, (घ) क्लाउड सेवा, (ङ) गेमिङ्ग सेवा, (च) मोबाइल एप्लिकेशन सम्बन्धी सेवा, (छ) इन्टरनेट बजार स्थान सम्बन्धी (अनलाइन मार्केट प्लेस) सेवा र यस मार्फत उपलब्ध गराइने सेवा, (ज) सफ्टवेयरको आपूर्ति र अद्यावधीकरण, (झ) तथ्याङ्क, तस्वीर लगायतका डाउनलोड सेवा, (ञ) परामर्श, सीप विकास तथा तालिम सेवा, (ट) खण्ड (क) देखि (ञ) को अतिरिक्त अन्य	"विद्युतीय सेवा" भन्नाले प्रयोगकर्तालाई सेवा प्रदान गर्नका लागि सूचना प्रविधि अत्यावश्यक पर्ने र न्यूनतम मानवीय हस्तक्षेपमा स्वचालित रूपमा इन्टरनेट मार्फत प्रदान हुने देहाय बमोजिमका सेवालाई सम्झनु पर्छ:- (क) सशुल्क व्यक्तिगत प्रचार सेवा, (ख) लक्षित अनलाइन विज्ञापन सेवा, <u>स्पष्टीकरण:</u> यस खण्डको प्रयोजनको लागि "लक्षित अनलाइन विज्ञापन" भन्नाले डिजिटल इन्टरफेससँग प्रयोगकर्ताद्वारा (प्रत्यक्ष वा अप्रत्यक्ष कुनै पनि तरिकाबाट) गरिएका अन्तरक्रियाबाट उत्पन्न वा सङ्कलन गरिएका सूचना वा अवधारणाका कुनै पनि स्वरूपमा रहेका अभिव्यक्तिहरूलाई कुनै उत्पादन (प्रोडक्ट), सेवा वा ब्राण्डको प्रचार गर्न डिजिटल इन्टरफेस (विद्युतीय प्लेटफर्म, वेबसाइट, एप्लिकेशन वा यस्तै प्रकृतिको अन्य माध्यम) मार्फत लक्षित गरिएको कमर्शियल डिजिटल कम्युनिकेशनको कुनै पनि स्वरूपलाई सम्झनु पर्छ । (ग) चलचित्र, टेलिभिजन, सङ्गीत, ओभर द टप (ओ.टि.टि.) र सदस्यतामा आधारित यस्तै अन्य सेवा, (घ) तथ्याङ्क सङ्ग्रह सम्बन्धी सेवा, (ङ) क्लाउड सेवा,

		यस्तै प्रकृतिका सेवा।	(च) गेमिङ्ग सेवा, (छ) मोबाइल एप्लिकेशन सम्बन्धी सेवा, (ज) इन्टरनेट बजार स्थान सम्बन्धी (अनलाइन मार्केट प्लेस) सेवा र यस मार्फत उपलब्ध गराइने सेवा, (झ) सफ्टवेयरको आपूर्ति र अद्यावधीकरण, (ञ) तथ्याङ्क, तस्वीर लगायतका डाउनलोड सेवा, (ट) परामर्श, सीप विकास तथा तालिम सेवा, (ठ) खण्ड (क) देखि (ञ) को अतिरिक्त अन्य यस्तै प्रकृतिका सेवा ।
२	दफा १७ को उपदफा (द)	यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि लगातार छ महिनासम्म कर विवरण पेश नगर्ने करदाताको नाम सार्वजनिक गरी त्यस्तो करदाताको कर कट्टी गर्नु पर्ने रकम बाँकी भए रोक्का राख्न र निजको दर्ता समेत निलम्बन गर्न सकिनेछ।	झिकिएको।
३	दफा २१ को उपदफा (१) को खण्ड (ड)	नेपाल सरकार वा नेपाल सरकारको स्वामित्वमा भएको कुनै सङ्गठित संस्था वा स्थानीय तहहरूबाट करदाताले पाउने रकमबाट कट्टा गर्न लगाएर।	नेपाल सरकार वा नेपाल सरकारको स्वामित्वमा भएको कुनै सङ्गठित संस्था, <u>प्रदेश सरकार</u> वा स्थानीय तहहरूबाट करदाताले पाउने रकमबाट कट्टा गर्न लगाएर।
४	दफा २५ को उपदफा (१ख)	१ख) कुनै उपभोक्ताले विभागले सूचना प्रकाशन गरी निर्धारण गरेको वस्तु तथा सेवा खरिद गर्दा त्यस्तो खरिदको मूल्य प्रचलित कानून बमोजिम विद्युतीय माध्यमबाट भुक्तानी गरेमा निजलाई नगद प्रोत्साहन स्वरूप भुक्तानी गरेको करको दश प्रतिशत रकम विभागले तोकेको प्रक्रिया बमोजिम <u>निजको बैङ्क खातामा</u> फिर्ता गरिनेछ।	१ख) कुनै उपभोक्ताले विभागले सूचना प्रकाशन गरी निर्धारण गरेको वस्तु तथा सेवा खरिद गर्दा त्यस्तो खरिदको मूल्य प्रचलित कानून बमोजिम विद्युतीय माध्यमबाट भुक्तानी गरेमा निजलाई नगद प्रोत्साहन स्वरूप भुक्तानी गरेको करको दश प्रतिशत रकम विभागले तोकेको प्रक्रिया बमोजिम <u>तत्काल</u> फिर्ता गरिनेछ।

५	दफा २५ को उपदफा (१ख) पछि उपदफा (१ग) थपिएको।	नभएको।	दफा ३१क. को उपदफा (६) बमोजिम दाखिल गरेको रकम अदालतबाट फैसला भई फैसला कार्यान्वयनको क्रममा संशोधित कर निर्धारण भए पश्चात बढी भएको रकम करदाताले फिर्ता माग गरेमा फिर्ता गरिनेछ।
६	दफा २९ को उपदफा (१) को खण्ड (ज) पछि देहायको खण्ड (ज१) थपिएको।	नभएको।	शाखा वा गोदाम प्रमाणित नगरी कारोबार गरेको पाइएमा पटकै पिच्छे दश हजार रुपैयाँ।
७	दफा ३०	<u>कारोबारको निलम्बन:</u> (१) दर्ता भएको व्यक्तिले दुई वा दुईभन्दा बढी पटक दफा २९ बमोजिमको कुनै कसुर गरेमा महानिर्देशकले पटकै पिच्छे त्यस्तो व्यक्तिको कारोबारस्थलमा बढीमा सात दिनसम्म कारोबार गर्न नपाउने गरी दर्ता निलम्बन गर्न कर अधिकृतलाई आदेश दिन सक्नेछ।	<u>कारोबारको निलम्बन:</u> (१) दर्ता भएको व्यक्तिले दुई वा दुईभन्दा बढी पटक दफा २९ बमोजिमको कुनै कसुर गरेमा महानिर्देशकले पटकै पिच्छे त्यस्तो व्यक्तिको कारोबारस्थलमा बढीमा सात दिनसम्म कारोबार गर्न नपाउने गरी दर्ता निलम्बन गर्न कर अधिकृतलाई आदेश दिन सक्नेछ। (२) <u>यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि लगातार छ महिनासम्म कर विवरण पेश नगर्ने करदाताको नाम सार्वजनिक गरी त्यस्तो करदाताको कर कट्टी गर्नु पर्ने रकम बाँकी भए रोक्का राख्न र निजको दर्ता समेत निलम्बन गर्न सकिनेछ।</u>
८	दफा ३३ को उपदफा (२)	उपदफा (१) बमोजिमको धरौटी वा बैङ्क जमानतको रकम गणना गर्दा विभागमा प्रशासकीय पुनरावलोकनको लागि दाखिल गरेको <u>पच्चीस प्रतिशत</u> कर रकमलाई समेत गणना गर्नु पर्नेछ।	उपदफा (१) बमोजिमको धरौटी वा बैङ्क जमानतको रकम गणना गर्दा विभागमा प्रशासकीय पुनरावलोकनको लागि दाखिल गरेको <u>एकचौथाई</u> कर रकमलाई समेत गणना गर्नु पर्नेछ।